



6	כִּי־	תֵּצֵא	אֶשׁ	וּמִצָּאָה	קִצִּים	וְנֹאכְלִ	גִּדִּישׁ	אֹ	הַקִּבָּה	אֹ	הַשָּׂדֶה
	यदि	निस्कन्छ	आगो	र-भेट्छ	काँडाझाडी	र-जल्छ	अन्नको-थुप्रो	वा	खडा-अन्न	वा	खेत
		<a href="#">H3318</a>	<a href="#">H0784</a>	<a href="#">H4672</a>	<a href="#">H6975</a>	<a href="#">H0398</a>			<a href="#">H7054</a>		

שְׁלֹם	יִשְׁלֹם	הַמְבֵּרֵךְ	אֶת־	הַבְּעֵרָה	ס
पूरे	तिर्नुपर्छ	आगो-लगाउनेले	(वस्तु)	त्यो-आगोको	—
		<a href="#">H0853</a>		<a href="#">H1200</a>	

“एकजना मानिसले आफ्नो खेतको काँडे पोश्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।

7	כִּי־	יָתוּן	אִישׁ	אֶל־	רָעָהוּ	כֶּסֶף	אֹ־	כָּלִים	לְשֹׁמֵר	וְנֹגֵב	מִבֵּית
	यदि	दिन्छ	कसैले	आफना	छिमेकीलाई	चाँदी	वा	सामानहरू	राख्न	र-चोरिन्छ	त्यो-घरबाट
		<a href="#">H5414</a>	<a href="#">H0376</a>	<a href="#">H0413</a>	<a href="#">H7453</a>	<a href="#">H3701</a>		<a href="#">H3627</a>	<a href="#">H8104</a>	<a href="#">H1589</a>	

הָאִישׁ	אִם־	יִמָּצֵא	הַנֹּגֵב	יִשְׁלֹם	שְׁנַיִם
मानिसको	यदि	भेटिन्छ	चोर	तिर्नुपर्छ	दोब्बर
		<a href="#">H4672</a>	<a href="#">H1590</a>	<a href="#">H8147</a>	<a href="#">H0376</a>

“कुनै मानिसले आफ्नो चीजवीज अथवा पैसा आफ्नो छिमेकीकहाँ राख्न सक्छ। तर यदि ती चीजहरू तथा पैसा छिमेकीको घरबाट चोरी भए उसले के गर्नु पर्छ? यदि चोर पक्राउ परे, उसले चोरेको भन्दा दुइ गुणा ज्यादा तिर्नु पर्छ।

8	אִם־	לֹא	יִמָּצֵא	הַנֹּגֵב	וְנִקְרַב	בְּעַל־	הַבֵּית	אֶל־	הָאֱלֹהִים	אִם־	לֹא
	यदि	हुँदैन	भेटिँदैन	चोर	तब-आउनुपर्छ	घरको-मालिक	त्यो-घरको	समक्ष	परमेश्वरको	कि	हुँदैन
		<a href="#">H3808</a>	<a href="#">H4672</a>	<a href="#">H1590</a>	<a href="#">H7126</a>	<a href="#">H1167</a>		<a href="#">H0413</a>	<a href="#">H0430</a>		<a href="#">H3808</a>

שָׂחָה	יָדוּ	בְּמִלְאֲכָתָ	רָעָהוּ
हात-लगाएको	आफ्नो-हात	छिमेकीको-सामानमा	आफ्नो-छिमेकीको
<a href="#">H7971</a>	<a href="#">H3027</a>	<a href="#">H4399</a>	<a href="#">H7453</a>

तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्ताले निर्णय लिनु हुनेछ।

9	עַל־	כָּל־	דְּבַר־	פְּשָׁע	עַל־	שׁוֹר	עַל־	קִמּוֹר	עַל־	שָׂחָה	עַל־
	हरेक	सबै	विषयमा	अपराधको	बारेमा	गोरु	बारेमा	गधा	बारेमा	भेडा	बारेमा
		<a href="#">H3605</a>	<a href="#">H1697</a>	<a href="#">H6588</a>		<a href="#">H7794</a>		<a href="#">H2543</a>		<a href="#">H7716</a>	<a href="#">H8008</a>

עַל־	כָּל־	אֲבֹרָה	אֲשֶׁר	יֹאמַר	כִּי־	הוּא	זֶה	עַד	הָאֱלֹהִים	יָבֵא
बारेमा	कुनै-पनि	हराएको-सामान	जसको-बारेमा	भनिन्छ	कि	यो-नै	हो	सम्म	परमेश्वरकहाँ	आउनुपर्छ
	<a href="#">H3605</a>	<a href="#">H0009</a>		<a href="#">H0559</a>		<a href="#">H1931</a>	<a href="#">H2088</a>	<a href="#">H5704</a>	<a href="#">H0430</a>	<a href="#">H0935</a>

דְּבַר־	שְׁנֵיהֶם	אֲשֶׁר	יִרְשִׁיעוּן	אֱלֹהִים	יִשְׁלֹם	שְׁנַיִם	לְרָעָהוּ	ס
मामिला	दुवैजनाको	जसलाई	दोषी-ठहराउनुहुन्छ	परमेश्वरले	तिर्नुपर्छ	दोब्बर	आफ्नो-छिमेकीलाई	—
<a href="#">H1697</a>	<a href="#">H8147</a>		<a href="#">H7561</a>	<a href="#">H0430</a>		<a href="#">H8147</a>	<a href="#">H7453</a>	

“यदि दुइ जना मानिसमा तिनीहरूका साँढे, गधा, भेडा लुगा अथवा केही चीजहरू हराएकोमा झगडा भए, तिनीहरूले के गर्नु पर्छ? एकजनाले भन्नेछ, ‘यो मेरो हो,’ ती दुवै मानिस न्यायकर्तासम्म जानु पर्छ अनि न्यायकर्ताले तिनीहरूबीच को दोषी हो निर्णय गर्नु हुनेछ। त्यो मानिस जसलाई न्यायकर्ताले यही दोषी हो भनी निर्णय भएमा उसले त्यस चीजले मूल्य दोबर तिर्नु पर्नेछ।

10	כִּי־	יָתוּן	אִישׁ	אֶל־	רָעָהוּ	קִמּוֹר	אֹ־	שׁוֹר	אֹ־	שָׂחָה	וְכָל־	בְּהֵמָה
	यदि	दिन्छ	कसैले	आफना	छिमेकीलाई	गधा	वा	गोरु	वा	भेडा	र-कुनै-पनि	पशु
		<a href="#">H5414</a>	<a href="#">H0376</a>	<a href="#">H0413</a>	<a href="#">H7453</a>	<a href="#">H2543</a>		<a href="#">H7794</a>		<a href="#">H7716</a>	<a href="#">H3605</a>	<a href="#">H0929</a>

לְשֹׁמֵר	וּמֵת	אֹ־	נִשְׁכָּר	אֹ־	נִשְׁכָּה	אֵין	רֹאֶה
हेर्न	र-मर्छ	वा	भाँचिन्छ	वा	लगिजान्छ	कसैले-नदेखी	देख्ने
<a href="#">H8104</a>	<a href="#">H4191</a>		<a href="#">H7665</a>		<a href="#">H7617</a>	<a href="#">H0369</a>	<a href="#">H7200</a>

“कुनै एकजना मानिसले आफ्नो गधा, गोरु, भेडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ?

בְּמִלְאֶכֶת छिमेकीको-सामानमा H4399	יָדוֹ आफ्नो-हात H3027	שָׁלַח हात-लगाएको H7971	לֹא छैन H3808	אִם- कि H8147	שְׂנִיחֶם दुवैजनाको H0996	בֵּין बीचमा H1961	תְּהִיָּה हुनुपर्छ H3068	יְהִיָּה परमप्रभुको H7621	שְׁבַעַת शपथ H7621	11
---	-----------------------------	-------------------------------	---------------------	---------------------	---------------------------------	-------------------------	--------------------------------	---------------------------------	--------------------------	----

וְשָׁלַח  
र-तिर्नुपर्दैन  
H3808

וְלֹא  
र-तिर्नुपर्दैन  
H1167

בְּעֵלָיו  
मालिकले  
H3947

וְלָקָה  
र-स्वीकार्नुपर्छ  
H7453

רָעָהוּ  
आफ्नो-छिमेकीको

त्यो उसले चोरेको होइन भनी छिमेकीले स्पष्टीकरण दिनु पर्छ। यदि उसको कुरो साँचो हो भने उसले त्यो पशु मैले चोरेको होइन भनी परमप्रभु अघि कसम खानु पर्छ, त्यस पशुको मालिकले आफ्नो छिमेकीलाई कसम खुवाउनु पर्छ। अनि त्यो छिमेकीले त्यस नोक्सानको निम्ति मालिकलाई केही तिर्नु पर्दैन।

וְאִם- र-यदि H1167	לְבַעֲלָיו मालिकलाई H1167	יִשְׁלַח तिर्नुपर्छ H1589	מֵעֵמוֹ उसकहाँबाट H1589	יִגְנוֹב चोरिन्छ H1589	גָּנוֹב चोरी H1589	12
--------------------------	---------------------------------	---------------------------------	-------------------------------	------------------------------	--------------------------	----

तर यदि त्यो पशु छिमेकीले चोरेको भए उसले पशुको मालिकलाई जरीमाना दिनुपर्छ।

פֶּ- — H3808	יִשְׁלַח तिर्नुपर्दैन H2966	לֹא तिर्नुपर्दैन H5707	הַטְּרַפָּה च्यातिएको-पशुको H0935	עֵד प्रमाणको-रूपमा H2963	יְבִאָהּ ल्याओस्-त्यो H2963	יִטְרַף च्यातिन्छ H2963	טָרַף च्यात्नै H2963	אִם- यदि H2963	13
--------------------	-----------------------------------	------------------------------	---	--------------------------------	-----------------------------------	-------------------------------	----------------------------	----------------------	----

यदि आफ्नो छिमेकीको पशुलाई जंगली जनावरले मारेको हो भने उसले प्रमाणको निम्ति पशुको शरीर ल्याउनु पर्छ। त्यसरी मारिएको पशुको निम्ति मालिकलाई छिमेकीले केही तिर्नु पर्दैन।

עִמּוֹ साथमा H0369	אִי- छैन H1167	בְּעֵלָיו मालिक H4191	מֵת मर्छ H7665	אוּ- वा H7453	וְנִשְׁבַּר र-भाँचिन्छ H7453	רָעָהוּ आफ्नो-छिमेकीबाट H0376	מֵעֵם बाट H7592	אִישׁ कसैले H7592	יִשְׁאַל सापटी-लिन्छ H7592	וְכִי- र-यदि H7592	14
--------------------------	----------------------	-----------------------------	----------------------	---------------------	------------------------------------	-------------------------------------	-----------------------	-------------------------	----------------------------------	--------------------------	----

וְשָׁלַח  
तिर्नुपर्छ

וְשָׁלַח  
तिर्नुपर्छ

“एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैँचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैँचो लिने मानिसले अवश्यै पशु साट्न पर्छ।

ס — H7939	בְּשָׂרָוֹ आफ्नो-भाडामा H0935	בָּא आउँछ H1931	הוּא हो H7916	שָׂכִיר भाडामा-लिएको H7916	אִם- यदि H3808	יִשְׁלַח तिर्नुपर्दैन H3808	לֹא तिर्नुपर्दैन H3808	עִמּוֹ साथमा-छ H1167	בְּעֵלָיו मालिक H1167	אִם- यदि H1167	15
-----------------	-------------------------------------	-----------------------	---------------------	----------------------------------	----------------------	-----------------------------------	------------------------------	----------------------------	-----------------------------	----------------------	----

तर यदि त्यो मालिक त्यही पशुसित भए उसको छिमेकीले जरीमाना दिनु पर्दैन। अथवा, त्यस छिमेकीले आफूले काम गराउन भनी त्यो पशु ज्यालामा ल्याएको हो। तर त्यो मर्यो अथवा त्यसलाई चोट लागे उसले केही क्षतिपूर्ति तिर्नु पर्दैन। उसले कामको निम्ति दिएको ज्याला नै त्यो नोक्सानको निम्ति प्रशस्त हुन्छ।

יְמַהֲרָנָה तिर्नुपर्छ-उसले H4117	מִוָּהָר शुल्क H4117	עִמּוֹ उनीसँग H7901	וְשָׂכִיר र-सङ्ग-सुल्छ H0781	אֶרְשָׁה मगनी-गरिएकी H3808	לֹא- छैन H3808	אִשָּׁר जो H1330	בְּתוֹלָהּ कन्या H0376	אִישׁ कसैले H0376	יִפְתָּהּ भुलाउँछ H0376	וְכִי- र-यदि H0376	16
---	----------------------------	---------------------------	------------------------------------	----------------------------------	----------------------	------------------------	------------------------------	-------------------------	-------------------------------	--------------------------	----

לְאִשָּׁה  
पत्नी-बनाउनलाई  
H0802

לְ  
उनलाई

“यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुल्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।

הַבְּתוּלָתָּהּ कन्याहरूको H1330	כְּמִוָּהָר कन्याको-शुल्क-अनुसार H4119	יִשְׁקָל तील्नुपर्छ H8254	כֶּסֶף चाँदी H3701	לָו उसलाई H5414	לְתַתִּיהָ दिन H0001	אֶבְיָהּ उनका-बुबाले H3985	יִמָּאֵן गर्छन् H3985	מִיָּמָן इन्कारै H3985	אִם- यदि H3985	17
--	--	---------------------------------	--------------------------	-----------------------	----------------------------	----------------------------------	-----------------------------	------------------------------	----------------------	----

यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।

מְשֻׁפָּה לֹא תִחַהּ: 18  
— नदेऊ बाँच जाडुगर्नी  
[H2421](#) [H3808](#) [H3784](#)

“तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तंत्र गर्छे तब उसलाई मारु पर्छ।

כָּל־שִׁבְבַּע עִם־בְּהֵמָה מוֹת יוּמָת: 19  
— मा रिनुपछ अवश्य-नै पशुसँग सँग सुले जो-कोही  
[H4191](#) [H4191](#) [H0929](#) [H7901](#) [H3605](#)

“यदि कुनै मानिसले पशुसित सम्भोग गर्छ भने त्यस मानिसलाई मारु पर्छ।

זִבְחָה לְאֱלֹהִים יִחַרם בְּלִיתִי לִיהוָה לְבָרוּ: 20  
मात्र परमप्रभुलाई बाहेक नष्ट-गरिनुपर्छ देवताहरूलाई बलि-चढाउने  
[H0905](#) [H3068](#) [H1115](#) [H0430](#) [H2076](#)

“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पारु पर्छ।

וְגַר לֹא־תוֹנֶה וְלֹא תִלְחָצְנֶנּוּ כִּי־גָרִים הָיִיתָם בְּאֶרֶץ מִצְרָיִם: 21  
मिश्रको मिश्र-देशमा तिमीहरू-थियौ परदेशी किनभने थिच र-नगर अन्याय नगर र-परदेशीलाई  
[H4714](#) [H0776](#) [H1961](#) [H1616](#) [H3905](#) [H3808](#) [H3238](#) [H3808](#) [H1616](#)

“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठगनु अथवा नोक्सान पुर्याउनु हुँदैन।

כָּל־אֶלְמֹנָה לֹא תִעַנֶּנּוּ: 22  
कष्ट नगर र-टुहुरालाई विधवा कुनै-पनि  
[H3808](#) [H3490](#) [H0490](#) [H3605](#)

“जुन स्त्रीको लोग्ने छैन अथवा जुन केटा-केटीहरूको आमा-बाबु छैनन तिनीहरूको निम्ति कुनै कुभलो गर्नु हुँदैन।

אִם־עָנָה תִּעַנֶּה אֶת־כִּי אִם־צָעֵק צָעֵק יִצְעֵק אֱלֹי שָׁמַע אֲשַׁמַּע צַעֲקָתוֹ: 23  
उसको-पुकार सुन्नेछु-म अवश्य-नै मकहाँ पुकार्छ पुकारै यदि किनभने उसलाई दिन्छौ कष्ट यदि  
[H6818](#) [H8085](#) [H8085](#) [H0413](#) [H6817](#) [H6817](#) [H0853](#)

यदि कसैले विधवाहरू अथवा टुहुरा-टुहुरीहरूलाई हानि गर्छ तब मलाई यो थाह हुनेछ अनि तिनीहरूको कष्ट म सुन्नेछु।

וְחָרָה ר-בִּלְעָד אֶפְי וְהָרַגְתִּי אֶתְכֶם בְּחָרֵב וְהָיוּ נְשֵׁיכֶם אֶלְמָנוֹת וּבְנֵיכֶם יְתָמִים: 24  
टुहुरा र-बल्छ मेरो-क्रोध र-मारु-म र-मारु-म तिमीहरूलाई तरवारले र-हुनेछन् पत्नीहरू तिम्न-पत्नीहरू विधवा र-तिम्न-छोराहरू  
[H3490](#) [H0490](#) [H0802](#) [H1961](#) [H2719](#) [H0853](#) [H2026](#) [H0639](#) [H2734](#)

פ  
—

अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मारुनेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।

אִם־כֶּסֶף יְכַסֶּף לֹא־תִלְוֶה אֶת־עַמִּי עַמִּי אֶת־עַמִּי תִלְוֶה אֶת־לֹא תִהְיֶה לְּ: 25  
उसलाई नहुनु-तँ नहुनु तेरो-बीचको गरिबलाई (वस्तु) मेरा-मानिसलाई (वस्तु) सापटी-दिन्छौ चाँदी यदि  
[H1961](#) [H3808](#) [H6041](#) [H0853](#) [H0853](#) [H3701](#)

כִּנְשָׁה לֹא־תִשְׂמֹן עֲלָיו גִּשְׁתָּ: 25  
लिखामासँग-सरह नलगाऊ तिमीले नलगाऊ ब्याज उसमाथि  
[H3808](#) [H5383](#) [H5392](#)

“यदि मेरा मानिसहरूमा कोही गरीब छ र तिमीहरू उसलाई ऋण दिन्छौ भने तिमीले उसलाई पैसाका लागि ब्याज लिनु हुँदैन अनि तिमीले उसलाई ऋण फर्काउन जोर दिनु हुँदैन।

26	אם- यदि	קבל बन्धकमा-लिन्छौ	תקבל बन्धकमा-लिन्छौ	שלמת लुगा	רעג छिमेकीको	ער- भिन्नमा	בא अस्ताउनु	השמש घामको	השיבנו फिर्ता-देऊ	לו: उसलाई
				<a href="#">H8008</a>	<a href="#">H7453</a>	<a href="#">H5704</a>	<a href="#">H0935</a>	<a href="#">H8121</a>	<a href="#">H7725</a>	

कुनै मानिसले ऋण लिँदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ

27	כי किनभने	הוא त्यो-नै	כסותה  उसको-ओढ्ने	(כסותו) उसको-ओढ्ने	לבדה एक-मात्र	הוא त्यो-नै	שמלתו उसको-लुगा	לערו उसको-छालाको-लागि	במה के-मा	ישב सुत्ने-ऊ
		<a href="#">H1931</a>	<a href="#">H3682</a>	<a href="#">H3682</a>	<a href="#">H0905</a>	<a href="#">H1931</a>	<a href="#">H8071</a>	<a href="#">H5785</a>	<a href="#">H4100</a>	<a href="#">H7901</a>
	והיה र-हुनेछ	כי- कि	יצעק पुकाछ	אליו मकहाँ	ושמעתי र-सुन्नेछु-म	כי- किनभने	חנן कृपालु	אני: छु-म	ס —	
	<a href="#">H1961</a>		<a href="#">H6817</a>	<a href="#">H0413</a>	<a href="#">H8085</a>		<a href="#">H2587</a>	<a href="#">H0589</a>		

किनभने त्यो मानिसको आफ्नो शरीर ढाक्ने लुगा केही हुँदैन र राती जाडोले सुत्नु सक्तैन। अनि यदि त्यस मानिसले मलाई पुकारे म उसको पुकार सुन्नेछु। म उसको पुकार सुन्छु कारण म दयालु छु।

28	אלהים परमेश्वरलाई	לא नगर	תקלל सराप	ונשיא र-शासकलाई	בעמך तेरा-मानिसहरूको	לא नगर	תאר: सराप
	<a href="#">H0430</a>	<a href="#">H3808</a>	<a href="#">H7043</a>			<a href="#">H3808</a>	<a href="#">H0779</a>

“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सरापु हुँदैन।

29	מלאכה तेरो-उब्जनी	ודמע र-तेरो-रसबाट	לא नगर	תאהר ढिलाइ	בכור जेठा	בניך तेरा-छोराहरूमध्ये	תתן देऊ	לי: मलाई
	<a href="#">H4395</a>	<a href="#">H1831</a>	<a href="#">H3808</a>	<a href="#">H0309</a>	<a href="#">H1060</a>		<a href="#">H5414</a>	

“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु। “तिमीहरूका जेठा छोरा मलाई चढाऊ।

30	כן- यसरी-नै	תעשה गर	לשרך तेरो-गोरुको-लागि	לצאנך तेरो-भेडाको-लागि	שבעת सात	ימים दिन	יהיה रहोस्	עם- सँग	אמו आफनी-आमासँग	ביום आठौँ
			<a href="#">H7794</a>	<a href="#">H6629</a>	<a href="#">H7651</a>	<a href="#">H3117</a>	<a href="#">H1961</a>		<a href="#">H0517</a>	<a href="#">H3117</a>
		תתנו- देऊ	לי: मलाई							
		<a href="#">H5414</a>	<a href="#">H8066</a>							

तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बसून, अनि त्यसलाई आठौँ दिनमा मलाई चढाऊ।

31	ואנשי- र-पवित्र	קדש मानिसहरू	תהיו हुनु	לי- मेरा-लागि	ובשר र-मासु	בשרך मैदानमा	טרפה च्यातिएको	לא नखाऊ	תאכלו नखाऊ	לכלב कुकुरलाई	תשלקו फ्याँक्नु
		<a href="#">H0376</a>	<a href="#">H1961</a>		<a href="#">H1320</a>	<a href="#">H2966</a>	<a href="#">H3808</a>	<a href="#">H3808</a>	<a href="#">H0398</a>	<a href="#">H3611</a>	<a href="#">H7993</a>
	ס —	אתו: त्यो									
		<a href="#">H0853</a>									

“तिमीहरू विशेष मानिसहरू हो। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।